



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७५।०९।११ गते

प्रेस विज्ञप्ति

विषय: आरोप-पत्र दायर गरिएको ।

मालपोत कार्यालय, डिल्लीबजार र दमकका कर्मचारीहरूको मिलेमतोमा टेकमाया आडहाड(मावोहाड)को नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको झापा जिल्ला, दमक नगरपालिका, वडा नं. ४, कि. नं. ४८७३ र ४८७५, क्षेत्रफल क्रमशः ०-१५-१२ र १-४-१२.७५ जग्गाको कित्ते जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाई नक्कली जग्गाधनी खडा गरी-गराई मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंबाट मिति २०६९/११/३१ मा बेजिल्ले रजिष्ट्रेशनको लिखत पारित गराई धेरै लामो समयपछि मालपोत कार्यालय, दमक, झापाबाट जग्गा दाखिला खारेज गर्ने गराउने कार्य गरी फौदराज लिम्बुले आफ्ना नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम गरी-गराई जग्गाधनी दर्ता प्रमाण-पत्र लिएकोले बेजिल्ले रजिष्ट्रेशनको लिखत पारित गर्ने र दाखिला खारेज गर्ने गराउने कार्यमा संलग्न व्यक्ति र कर्मचारीहरूलाई आवश्यक अनुसन्धान गरी कारबाही गरीपाउँ भन्ने समेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा अनुसन्धानको क्रममा प्राप्त हुन आएका प्रमाण र कागजातहरूको अध्ययन विश्लेषण गरी हेर्दा, सम्बन्धित मालपोत कार्यालयमा सुरक्षित रूपमा राख्नु पर्ने जग्गाको स्वामित्वसँग सम्बन्धित महत्वपूर्ण प्रमाणको रूपमा मानिने अत्यन्त संवेदनशील लिखत ठेलीमा घुसाइएको पाईयो साथै, सोही गैरकानूनी लिखतलाई यस कार्यालयबाट पारित भएको भनी सक्कलै लिखत र सोसँग संलग्न कागजातहरूको फोटोकपि प्रमाणित गरी सम्बन्धित मालपोत कार्यालयमा दाखिला खारेजको लागि पठाई सोही गैरकानूनी लिखतको आधारमा मालपोत कार्यालयका जिम्मेवार कर्मचारीहरूले नै एक व्यक्तिको जग्गा दाखिला खारेज गरी अर्कैको नाममा हक-हस्तारण गरी व्यक्तिको सम्पत्तिमाथिको अधिकार हनन भएको देखिएकोले उक्त लिखत पठाउने, सोको आधारमा दाखिला खारेज गर्ने कार्यमा राष्ट्रसेवक कर्मचारीहरूको मिलेमतोमा टेकमाया आडहाडको नामको उल्लिखित कि.नं. ४८७३ र ४८७५ को नक्कली जग्गाधनी दर्ता प्रमाणपूर्जा, नक्कली राजश्व रसिद र तत्कालीन समयमा कार्यरत पदाधिकारीहरूको नक्कली दस्तखत गरी अमुक व्यक्तिको नाममा नक्कली बेजिल्ले रजिष्ट्रेशन पारितको लिखत बनाई मालपोत कार्यालयमा रहेको लिखत ठेलीमा अनधिकृत रूपमा घुसाएको कसुर पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका ९ जना व्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सि.न	नामथर	पद	कार्यालय	विगो	सजायको मागदावी
१.	केशव प्रसाद नेउपाने	मालपोत अधिकृत	मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौं	-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १२ बमोजिमको कसुरमा सोही ऐनको सोही दफा बमोजिमको सजाय
२.	राजेन्द्र प्रसाद फुयाँल	मालपोत अधिकृत	"	-	"
३.	लक्ष्मण प्रसाद भट्टराई	नायब सुब्बा	"	-	"
४.	विजयभक्त श्रेष्ठ	खरिदार	"	-	"
५.	अग्नी घिमिरे	मालपोत अधिकृत	मालपोत कार्यालय, दमक, झापा	-	"
६.	डिल्लीराम कोईराला	नायब सुब्बा	"	-	"
७.	जयन्द्रराज खड्का	नायब सुब्बा	"	-	"
८.	फौदराज लिम्बु	-	बयरवन-९, मोरङ	रु.१,२०,००,०००।-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र सोही ऐनको दफा ११ बमोजिमको कसुरमा सोही ऐनको सोही दफा बमोजिमको सजाय
९.	चन्द्र प्रसाद खनाल	अधिवक्ता	-	रु.१,२०,००,०००।-	"

(रामेश्वर दंगाल)

सह-सचिव एवं प्रवक्ता